

हजार सारस  
एपीएचएनको कविता संग्रह

बुझाउने म्याद-

सन् २०२० जुन ३० तारिख

बुझाउनका लागि आवश्यक निर्देशन-

१) सबै कविताहरू टाइम्स न्यु रोमन लिपिमा १२ पोइन्ट साइजमा टाइप गरेर पीडीएफ वा डक्स फर्म्याटमा तयार पारी बुझाउनुपर्नेछ ।

२) तपाईंले बुझाउने कागजपत्रमा निम्नलिखित विवरण संलग्न हुनुपर्नेछ-

तपाईंको पूरा नाम

तपाईंको जन्ममिति

तपाईं बसोबास गर्ने मुलुक

तपाईंको पुर्ख्यौली मुलुक

बोल्ने भाषा

आफ्नो छोटो व्यक्तिगत विवरण (३-४ लाइन)

३) सन् २०२१ सालको नोभेम्बर १० देखि १३ तारिख सम्म जापानको कोबे शहरमा आयोजना हुने एशिया प्रशान्त हस्पिस सम्मेलनमा तपाईंलाई निम्तो दिइएको खण्डमा आएर उपस्थित हुन र आफ्नो कविता पाठ गरेर सुनाउन तपाईं भ्याउनुहुन्छ कि भ्याउनुहुन्न ? अनि त्यसका लागि तपाईं इच्छुक हुनुहुन्छ कि हुनुहुन्न ? भन्ने कुराको जानकारी उल्लेख गर्न अनुरोध छ । यात्रा खर्च र बास बस्ने व्यवस्था मिलाइनेछ ।

४) माथि उल्लेख गरिएका कागजात तयार पारिसकेपछि त्यसमा एउटा पत्र समेत संलग्न गरेर आफ्नो कविता [programmes@singlitstation.com](mailto:programmes@singlitstation.com) मा पठाउनुहोला । संलग्न पत्रमा आफ्नो संग्रह पेश गर्नुको कारण छोटकरीमा उल्लेख गर्नुका साथै मरणाशन्न रोगीहरूको स्वास्थ्योपचार तथा स्याहारसुसार गरिएको आफ्नो अनुभव छ भने त्यो कुरा समेत उल्लेख गर्न अनुरोध छ ।

बुझाउनुहोस्-

संग्रहका बारेमा-

मृत्यु र मरणासन्न अवस्थाको बिषयलाई प्रायः आम छलफलमा ल्याइने गरिँदैन, तथापि यो बिषय हरेक मानव जीवनको अपरिहार्य यथार्थ हो । चाहे तपाईं आफैं बिरामी हुनुहोस्, बिरामीको परिवारको सदस्य हुनुहोस्, वा मरणासन्न बिरामीको स्वास्थ्योपचार र स्याहारसुसारमा संलग्न स्वास्थ्यकर्मी हुनुहोस्, त्यस्तो अवस्थामा त्यही कार्यमा राम्रो अनुभव भएका अन्य व्यक्तिहरूका कुरा सुन्दा तपाईंमा निकै सहजता र आत्मबलको प्राप्ति हुनेछ । यस कविता संग्रहको माध्यमबाट सिङ्गलिट स्टेसन (एसएलएस) र एशिया प्यासिफिक केयर नेटवर्क (एपीएचएन) ले मरणासन्न बिरामीहरूको स्वास्थ्योपचार र स्याहारसुसार गर्ने धारणा बारे जनचेतना बढाउने र यस बिषयमा गहन छलफलका लागि सहजकारी भूमिका खेल्ने उद्देश्य हासील गर्नेछन् ।

मरणासन्न बिरामीहरुको स्वास्थ्योपचार र स्याहारसुसार गर्नुका फाइदा बारेमा सचेत एशिया प्रशान्त क्षेत्रमा बसोबास गर्नुहुने सबै महानुभावहरुमा यो कविता संग्रहका लागि कविता पठाउनका लागि सदैव स्वागत छ ।

एशिया प्रशान्त क्षेत्रमा बोलिने मुख्य भाषाहरुमा लेखिएका कविता स्वीकार गरिनेछन् ।

स्वीकार्य क्षेत्रहरु- अष्ट्रेलिया, बंगलादेश, भुटान, ब्रुनेई, कम्बोडिया, चीन, हङकङ, भारत, इण्डोनेशिया, जापान, लाओस, मलेशिया, मंगोलिया, म्यानमार, नेपाल, न्युजिल्याण्ड, प्रशान्त टापूहरु, पाकिस्तान, फिलिपिन्स, सिंगापुर, कोरिया, श्रीलंका, ताइवान, थाइल्याण्ड, पूर्वी टिमोर, भियतनाम

स्वीकार्य भाषाहरु- अंग्रेजी, वहासा इण्डोनेशिया, बंगाली, बर्मेली, हिन्दी, जापानी, कोरियाली, मलय, मण्डारिन, मंगोलियन, नेपाली, सिंहला, तगालोग, थाई, भियतनामी

छनौट गरेर सूचिकृत गरिएका सबै कविताहरुलाई अंग्रेजीमा उल्था गरिनेछ ।